

बच्चा हिडाउने (Baby Walkers) र उफ्रन लगाउने साधन (Exercise Jumpers)

बच्चा हिडाउने (Baby Walkers) र उफ्रन लगाउने (Exercise Jumpers) साधनहरू खतरनाक हुन्छन् र यसको प्रयोग गर्न सुझाइएको छैन।

यी साधनहरूको प्रयोगले गम्भीर चोटपटक वा बच्चाको विकासमा ढिलाइ हुन सक्छ।



यसको सुरक्षित एवं उत्तम विकल्पहरू यस्ता छन्:

- ★ भुइँमा राख्ने समय (floor time)
- ★ शिशु झुलाउने पिँग (baby swing) वा घुम्ने कुर्सी
- ★ क्रियाकलाप गर्ने टेबुल
- ★ धकेल्ने ठेला (trolley)।

थप जानकारीको लागि कृपया निम्न वेबसाईट हेर्नुहोस्

kidsafesa.com.au

(08) 7089 8554

enquiries@kidsafesa.com.au

[f](#) [@](#) [v](#) YouTube